

परिशिष्ट - १
(दफा-३ सँग सम्बन्धित)

वारागुड मुक्तिक्षेत्र गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

कागबेनी, मुस्ताङ, गण्डकी प्रदेश, नेपाल

प्राविधिक सहायक(सब-इन्जिनियर) करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना!

(प्रथम पटक प्रकाशित मिति : २०७८/११/११)

यस वारागुड मुक्तिक्षेत्र गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्रको युवारुप आयोजनाको प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ।

१. पदको विवरण र संख्या:

क्र.सं.	विज्ञापन नं.	पद	तह	माग संख्या
१	३	प्राविधिक सहायक(सब-इन्जिनियर)	स्थानीय सेवाको पाँचौँ तह सरह	१

२. आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव:

क. सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र तह वा डिप्लोमा तह उत्तीर्ण भएको।

ख. अनुभव र सीप:- प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ:-

- कम्तिमा ३ महिने तालिम लिई आधारभूत कम्प्युटर सीप भएको,
- पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तिमा ६ महिनाको अनुभव भएको।

ग. उमेर:- कम्तिमा १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने।

३. **दरखास्त दिने स्थान:-** वारागुड मुक्तिक्षेत्र गाउँपालिकाको कार्यालय वा ईमेल ठेगाना baragunmuktichhetra@gmail.com मा पनि पेश गर्न सकिनेछ।

४. **दरखास्त दिने अन्तिम मिति:-** २०७८/११/२६ कार्यालय समय भित्र

५. **दरखास्तमा संलग्न गर्नुपर्ने:** आवेदक स्वयंले प्रमाणित गरेको देहाय बमोजिम कागजातका प्रतिलिपीहरू

- नागरिकता
- न्यूनतम योग्यताको लब्धाङ्क प्रमाण पत्र
- चारित्रिक प्रमाण पत्र
- अनुभव खुल्ने कागजात
- २ प्रति पासपोर्ट आकारको फोटो

६. **आवेदन दस्तुर:** रु १०००/- (अक्षरेपी एक हजार मात्र) फिर्ता नहुने गरी यस कार्यालयको प्रभु बैंक लि. कागबेनी शाखामा रहेको आन्तरिक राजश्व खाता नं. ग-१.१.२०८०१५४१२७०००१८ मा जम्मा गरी दरखास्त फाराम साथ पेश गर्नु पर्ने छ।

७. **छनौटको किसिम:-** प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परिक्षा

८. **सेवा सुविधा:** गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा (११), (१२) र (१३) बमोजिम हुनेछ।

९. **पदले सम्पादित गर्नु पर्ने कार्य विवरण:-** गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा (९) बमोजिम हुनेछ।

१०. **सम्पर्क मिति र समय:** दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट तोकिएको छ।

११. दरखास्त फाराम यस कार्यालयबाट वा वेबसाईट www.varagungmuktichhetramun.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ।

प्रमुख प्रशासकीय अधिकृत